



ओहायोको अभिभावक मेन्टर परियोजना



थप जानकारीका लागि

Office for Exceptional Children
Ohio Department of Education
4th Floor, Mail Stop 409
25 S. Front Street, Columbus, OH 43215
(877) 644-6338
www.education.ohio.gov
ParentMentors@education.ohio.gov

ओहायोको अभिभावक मेन्टर निरीक्षण तथा पेशागत विकास कार्यक्रम ओहायो स्टेट युनिभर्सिटीको रोजगारीका लागि शिक्षा तथा प्रशिक्षण केन्द्र (CETE) समता, संलग्नता र मूल्याङ्कन टिम (614) 292-3000
Parentmentor.osu.edu
CETE-ParentMentor@osu.edu

ट्विटर: @ParentMentorsOh
फेसबुक: @ohiofamiliesengage

अभिभावक मेन्टरहरूलाई मद्दत गर्नका लागि प्रशिक्षित गरिन्छ

हामी मार्गदर्शक, सहयोगी र, सबैभन्दा महत्वपूर्ण, साथी हौं ।

ओहायोका अभिभावक मेन्टरहरू अपाङ्गता भएका बालबालिकाका अभिभावकहरू हुन् जसले ओहायोमा अपाङ्गता भएका बालबालिकाका अन्य परिवारहरूलाई निःशुल्क पियर-टु-पियर सहयोग उपलब्ध गराउनुहुन्छ । हामीले विशेष शिक्षा सेवाहरू प्राप्त गर्ने विद्यार्थीहरूको शैक्षिक सफलता बढाउनका लागि स्कुल अधिकारीहरूसँग काम गर्न र परिवारहरूलाई मार्गदर्शन गर्न हाम्रा प्रत्यक्ष अनुभवहरू प्रयोग गर्छौं ।

हामी अपाङ्गता बालबालिकाले आफ्नो शैक्षिक अनुभवबाट अधिकतम लाभ लिन सकून् भनेर परिवारहरूलाई स्थानीय तथा राज्यका विशेष शिक्षा प्रक्रिया तथा सेवाहरूमा अगाडि बढ्नमा मद्दत गर्छौं ।

एकसाथ मिलेर हामीले हाम्रा विशेष आवश्यकताहरू भएका विद्यार्थीहरूलाई उचित विशेष ध्यान प्राप्त गर्न र शैक्षिक सफलताको बाटो खोज्नमा मद्दत गर्न सक्छौं ।

बालबालिकाका लागि सबैभन्दा राम्रोसँग काम गर्ने समाधानहरू खोज्ने

ओहायोका अभिभावक मेन्टरहरूले परिवार, स्कुल र एजेन्सीहरूसँग मिलेर काम गर्नुहुन्छ । हाम्रो सहयोगमा परिवारहरूले विशेष शिक्षा प्रक्रियाका बारेमा बुझ्नेछन् र आफ्ना बालबालिकाका लागि अझ राम्रोसँग पैरवीकर्ताहरू बन्नेछन् ।

हामी विशेष शिक्षासम्बन्धी जानकारी तथा प्रक्रियाहरूलाई थप पहुँचयोग्य बनाउनका लागि बलियो साझेदारीहरू सिर्जना गर्न हाम्रो उत्साह र अनुभव प्रयोग गर्छौं । ओहायोका अभिभावक मेन्टरहरूले परिवारहरूलाई विशेष शिक्षाका विभिन्न शीर्षकहरूसम्बन्धी जानकारी उपलब्ध गराउनुहुन्छ । विशेषगरी, हामी निम्न कार्यहरूका लागि जानकारी र सहयोग उपलब्ध गराउँछौं:

- परिवार, विद्यार्थी तथा स्कुलहरूका अधिकार र उत्तरदायित्वहरू बुझ्न ।
- प्रिस्कुल र हाइ स्कुलबाट ट्रान्जिसन गर्न (माथिल्लो तहमा जान) ।
- साक्षरतामा विद्यार्थीको सफलता बढाउनमा योगदान पुर्याउन ।
- परिवार वा डिस्ट्रिक्टको अनुरोधमा कुनै पनि विशेष शिक्षा बैठकमाफत परिवारहरूलाई मार्गदर्शन गर्न ।
- स्कुल र परिवारहरूका लागि जानकारी सत्रहरू आयोजित गर्न ।
- परिवार र शिक्षकहरूलाई अपाङ्गता भएका विद्यार्थीहरूलाई सहायता गर्ने एजेन्सी र संस्थाहरूसँग जोड्न ।

यसका साथै, हाम्रो प्रशिक्षणले हामीलाई विशेष शिक्षा कानून तथा नीतिहरूका बारेमा वर्तमान र नवीनतम जानकारी उपलब्ध गराउनमा मद्दत गर्दछ ।

हाम्रो सहयोग दृढतापूर्वक रहन्छ

30 वर्षदेखि, ओहायोको अभिभावक मेन्टरहरूले अपाङ्गता भएका बालबालिकाले आफ्नो शैक्षिक अनुभवबाट अधिकतम लाभ लिन सकून् भनेर परिवारहरूलाई विशेष शिक्षा प्रक्रिया तथा सेवाहरूमा अगाडि बढ्नमा मद्दत गरेका छन् ।

ओहायोका अभिभावक मेन्टरहरूलाई ओहायो शिक्षा विभागमाफत सङ्घीय तथा राज्य कोषहरू प्रयोग गरेर आर्थिक सहायता प्राप्त हुन्छ । हामीलाई स्कुल डिस्ट्रिक्ट र शैक्षिक सेवा केन्द्रहरूद्वारा रोजगारीमा राखिएको हो । ओहायो शिक्षा विभागको असाधारण बालबालिकाका लागि कार्यालयले हामीलाई अभिभावक मेन्टरहरूको रूपमा आफ्नो कार्य कार्यान्वयन गर्नमा मार्गदर्शन र सहायता उपलब्ध गराउँछ । ओहायो स्टेट युनिभर्सिटीको रोजगारीका लागि शिक्षा तथा प्रशिक्षण केन्द्रले हामीलाई निरीक्षण, पेशागत विकास, स्रोतहरू र प्राविधिक सहायता उपलब्ध गराउँछ ।

के तपाईं हाम्रो सहायता चाहने अपाङ्गता भएको बच्चाको परिवारको सदस्य हुनुहुन्छ ? हामी मद्दत गर्नका लागि यहाँ छौं !

